



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय नेपालगंज, बाँके ।

(सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको)

स्वतःप्रकाशन

(Proactive Disclosure)

(२०७८ श्रावण १ देखि असोज मसान्त सम्म)



विषय सूची

सि.नं.	शीर्षक	पेज नं.
१.	बाँके जिल्लाको संक्षिप्त परिचय	१
२.	जिल्ला प्रशासन कार्यालय, बाँकेको स्वरूप र प्रकृति	२
३.	जिल्ला प्रशासन कार्यालय, बाँकेको काम, कर्तव्य र अधिकार	३
४.	जिल्ला प्रशासन कार्यालय, बाँकेको सांगठनिक संरचना	५
५.	जिल्ला प्रशासन कार्यालय, बाँकेको स्वीकृत दरवन्दी र शाखागत विवरण	६
६.	जिल्ला प्रशासन कार्यालय, बाँकेमा रहेका शाखा र जिम्मेवार अधिकारी	७
७.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि	८
८.	निर्णय गर्ने प्रक्रिया र अधिकारी	१०
९.	निर्णय उपर उजुरी सुन्ने अधिकारी	१०
१०.	सम्पादन गरेको मुख्य कामको विवरण	११
११.	जिल्ला प्रशासन कार्यालयसंग सम्बन्धित ऐन, नियम, विनियम, वा निर्देशिकाहरू, कानूनहरू	१५
१२.	आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण	१५
१३.	अन्य विवरण	१६

१. बाँके जिल्लाको संक्षिप्त परिचय

साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अंचलका पाँच जिल्लाहरू मध्यको बाँके जिल्ला एक हो । यस जिल्लाको उत्तरमा सुर्खेत, पूर्वमा दाङ, पश्चिममा बर्दिया र दक्षिणमा भारत, उत्तर प्रदेशको बहराईच र श्रावस्ती जिल्ला पर्दछन् । नयाँ संघीय संरचना अनुसार बाँके जिल्ला लुम्बिनी प्रदेश अन्तर्गत रहेको छ । साथै यस जिल्लामा १ वटा उप-महानगरपालिका, १ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । यस जिल्लाको कुल क्षेत्रफल २३३७ वर्ग कि.मि.छ भने जिल्लाको कुल जनसंख्या ४,९१,३१३ (२०६८ सालको जनगणना अनुसार) रहेको छ । जसमा पुरुषको संख्या २,४४,२५५ र महिलाको संख्या २,४७,०५८ रहेको छ । यस जिल्लाको जनघनत्व २१० जना प्रतिवर्ग कि.मि.रहेको छ । यस जिल्लाका राप्ती,डुडुवा र जेठी मुख्य नदीनालाहरू हुन् । विशेष गरी राप्ती नदीले किनारामा पर्ने दुवै तर्फको अधिकांश गाँउ तथा खेती योग्य भू-भागलाई वर्षायाममा डुवान तथा कटान गरी ठुलो क्षति पुऱ्याउने गर्दछ । यस जिल्लामा ८६ कि.मी. पूर्वपश्चिम राजमार्ग,४५ कि.मी. रत्न राजमार्ग र नेपालगंज- गुलरीया ३६ कि.मी. गरी जम्मा १६७ कि.मी राजमार्ग पर्दछ । यस जिल्ला भित्र कालोपत्रे सडक १६७ कि.मी, ग्रावेल ११० कि.मी. र कच्ची १८७ कि.मी. पर्दछ । ग्रावेल रोडमा राप्ती तर्फ जाने बाटो, वेतहनी तर्फ जाने बाटो र हिरमिनिया जाने बाटो पर्दछन् । यस जिल्लामा विभिन्न जातजाती तथा धर्मावलम्बीहरूको बसोबास रहेको छ ।

जातीय आधारमा यस जिल्लामा सबैभन्दा बढी थारु, मुसलमान, यादव र कुर्मि रहेका छन् । हाल विविध कारणहरूले गर्दा बसाई सराईमा व्यापकता आई साविकको मध्यपश्चिम क्षेत्रका पहाडी जिल्लाहरूबाट आएका मिश्रित जातिहरूको बाहुल्यता हुन थालेको छ । नेपालगंज बजारमा भने बढी मात्रामा मुस्लिम समुदायहरूको बसोबास रहेको छ भने शैक्षिक स्तरको मुल्याङ्कन गर्दा ग्रामीण क्षेत्रमा शैक्षिक स्तर न्युन रहेको पाईन्छ । यस जिल्लाका मुख्य धार्मिक स्थलहरू बागेश्वरी मन्दिर, भुवरभवानि मन्दिर, कम्मरसा बाबा मन्दिर रहेका छन् । यस जिल्ला भित्रको धार्मिक स्थिति मिश्रित देखिन्छ । जिल्लाको कुल जनसंख्या मध्ये हिन्दु (७९%), ईस्लाम (१६%), बौद्ध (०.४%), क्रिश्चियन (०.१%) र अन्य रहेका छन् । बाँके जिल्लाको नक्सा:



राजनैतिक/प्रशासनिक विभाजन

- प्रतिनिधि सभा निर्वाचन क्षेत्र -३
- प्रदेश सभा निर्वाचन क्षेत्र -६
- उपमहानगरपालिका -१
- नगरपालिका -१
- गाउँपालिका -६
- जनसंख्या -४,९१,३१३ (२०६८ सालको राष्ट्रिय जनगणना अनुसार)
- मतदाता संख्या -२,५३,६२३ जना
- घरधुरी संख्या -९४७७३
- जनघनत्व -२१० प्रति बर्ग कि.मी.
- साक्षरता -५७.८०% (पु. ६६.६/म.४९.२०)

२. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति :

जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो । स्थानीय प्रशासन ऐन २०२८ ले जिल्लाको शान्ति र व्यवस्थालाई प्रभावकारी रूपमा संचालन गर्न तथा जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने साथै जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रशासकीय अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरेको छ । जिल्लामा विकास निर्माण कार्यहरूको लागि उपयुक्त वातावरण निर्माण गर्न समन्वय र सहजीकरण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, प्रचलित कानूनमा तोकिएका विषयहरूमा अर्धन्यायिक निकायको रूपमा रही न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।


जिल्ला प्रशासन कार्यालय, बाँकेबाट यस जिल्लामा शान्ति सुरक्षा/आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, प्रभावकारी सेवा प्रवाह, विकासात्मक गतिविधिहरूमा समन्वय तथा सुशासन लगायतका विषयमा कार्य गर्ने गरी **वार्षिक कार्ययोजना २०७८** तयार गरी सेवा प्रवाहलाई व्यावसायिक तथा जनमैत्रीरूपमा प्रवाह गरिदै आएको छ ।

३. जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार :

- जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्ने सम्बन्धी कार्य,
- स्थानीय प्रशासन सञ्चालन सम्बन्धी कार्य,
- नेपाली नागरिकता प्रमाणपत्र/नाबालक परिचयपत्र वितरण सम्बन्धी कार्य,
- राहदानी सम्बन्धी सेवा प्रदान सम्बन्धी कार्य,
- आदिवासी जनजाती, दलित, अपांगताको सिफारिस सम्बन्धी कार्य,
- हातहतियार ईजाजत तथा नवीकरण सम्बन्धी कार्य,
- संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्य,
- विपद् व्यवस्थापन सम्बन्धी कार्य ,
- अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी कार्य,
- सुशासन / सार्वजनिक सेवा प्रवाह सम्बन्धी कार्य ,
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन सम्बन्धी कार्य,
- लागू औषध नियन्त्रण तथा अवैध घरेलु मदिरा नियन्त्रण सम्बन्धी कार्य,
- सरकारी कार्यालयहरूको अनुगमन तथा निरीक्षण सम्बन्धी कार्य,
- बाल कल्याण तथा बाल अधिकार सम्बन्धी कार्य,
- भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्य,
- विस्फोटक पदार्थ सिफारिस र नियमन सम्बन्धी कार्य,
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन सम्बन्धी कार्य,
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन सम्बन्धी कार्य,
- चिट्ठा, जुवा आदिको नियन्त्रण सम्बन्धी कार्य,
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण सम्बन्धी कार्य,
- जिल्ला स्तरमा सार्वजनिक उत्सव सञ्चालन सम्बन्धी कार्य,
- मुआब्जा निर्धारण तथा वितरण सम्बन्धी कार्य,
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस सम्बन्धी कार्य,
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत सम्बन्धी कार्य,
- जिल्ला स्थित कारागारको अनुगमन, नियमन र नियन्त्रण सम्बन्धी कार्य,
- स्थानीय तहसंगको समन्वयमा जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन सम्बन्धी कार्य,
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण सम्बन्धी कार्य,

- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोगसम्बन्धी कार्य,
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय तथा सूचना सङ्कलन र विश्लेषणसम्बन्धी कार्य,
- विकास निर्माण कार्यमा सहयोग तथा समन्वय सम्बन्धी कार्य,
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने सम्बन्धी कार्य, ।
- हिंस्रक जन्तु मार्ने सम्बन्धी कार्य,
- सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने सम्बन्धी कार्य,
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन सम्बन्धी कार्य,
- नेपाल सरकार र गृह मन्त्रालयबाट निर्देशित अन्य कार्यहरू ।

४. जिल्ला प्रशासन कार्यालय, बाँकेको सांगठनिक संरचना :



५. जिल्ला प्रशासन कार्यालय, बाँकेको स्वीकृत दरबन्दी विवरण तथा शाखागत कार्यविवरण :

सि.नं.	पद	स्वीकृत दरबन्दी संख्या	स्थायी पदपुर्ति	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	२	२	
३	प्रशासकीय अधिकृत	४	४	
४	नायव सुब्बा	१२	६	
५	लेखापाल	१	१	
६	कम्प्युटर अपरेटर	३	२	(१ करारमा पदपुर्ति)
७	खरिदार	६	६	
८	हलुका सवारी चालक	३	१	(२ करारमा पदपुर्ति)
९	कार्यालय सहयोगी	८	२	(६ करारमा पदपुर्ति)
जम्मा		४०	२५	९ जना करारमा

६. जिल्ला प्रशासन कार्यालय, बाँकेमा रहेका शाखा र जिम्मेवार अधिकारी

सि.नं.	पद	कर्मचारीको नाम, थर	सम्पर्क नं.	कार्यरत फाँट	कोठा नं.
१	प्र.जि.अ.	सूर्य बहादुर खत्री	९८५८०२७७७७		२०३
२	स.प्र.जि.अ.	दीर्घराज उपाध्याय	९८५८०७०१८८		२०५
३	स.प्र.जि.अ.	शंकर बहादुर विष्ट	९८५८०२०१८८		
४	प्र.अ.	हरिश्चन्द्र शर्मा	९८४८१७१८९९	कर्मचारी प्रशासन/स्थानीय प्रशासन	२०४
५	प्र.अ.	दत्तराज हमाल	९८५७०१०५९८	नयाँ नागरिकता	१०१
६	प्र.अ.	खड्क बहादुर उपाध्याय	९८५८०८१५०४	नागरिकता प्रतिलिपी	१०७
७	प्र.अ.	अमृत प्रसाद सुवेदी	९८४४८५६८७६	राहदानी/राष्ट्रिय परिचयपत्र	३०१
८	लेखापाल	विश्व प्रकाश ढकाल	९८४८०२६१०१	आर्थिक प्रशासन	३०३
९	ना.सु.	नारायण प्रसाद शर्मा	९८४२६७०३३६	मुद्दा	१०९
१०	ना.सु.	गिता चौधरी	९८२२४९८८३०	कर्मचारी प्रशासन	२०४
११	ना.सु.	अमृत बहादुर बुढा	९८४८०८०१३१	नयाँ नागरिकता	१०८
१२	ना.सु.	माधव सिंह	९८५८०३५७५५	नागरिकता प्रतिलिपी	१०६
१३	ना.सु.	वेदेश्वर गौतम	९८५८०३१५१०	ठाडो उजुरी	१०९
१४	ना.सु.	महेश्वर पौडेल	९८४८०५३४८५	स्थानीय प्रशासन	२०४
१५	ना.सु.	खेमा देवी कंडेल	९८४८१०१५५६	राहदानी	१०३
१६	क.अ.	हरिशरण लामिछाने	९८४८०२१२१०	स्टोर/आइ.टी	३०२
१७	क.अ.	रितु लाखे नकर्मि	९८४४८९०७४४	कर्मचारी प्रशासन/स्थानीय प्रशासन	२०४
१८	खरिदार	शिव कुमार गुरुङ्ग	९८५८०३१००७	राहदानी	१०३
१९	खरिदार	तुलसीराम चपाई	९८५८०३५३४५	प्र.जि.अ. सचिवालय	२०३
२०	खरिदार	पुष्पराज थारु	९८४९१३१६४४	नागरिकता प्रतिलिपी	१०६
२१	खरिदार	नहकुल वली	९८४८०६९४७८	नयाँ नागरिकता	१०८
२२	खरिदार	जित बहादुर सुनार	९८४८११२२३३	मुद्दा	१०९
२३	खरिदार	धन बहादुर थापा	९८४४८३६४३०	नागरिकता	१०८
२४	स.क.अ.	तेज बहादुर क्षेत्री	९८६८००७५०३	राहदानी	१०३
२५	ह.स.चा.	राजेश नकर्मि	९८६४८१६१३०		
२६	ह.स.चा.	गणेश गिरी	९८४८०३१२९७		
२७	ह.स.चा.	दान बहादुर कार्की	९८४८३९९८८९		
२८	का.स.	शिवराम शर्मा	९८४८२२३३०५	प्र.जि.अ. सचिवालय	२०३

२९	का.स.	इमामुल हक खाँ	९८४८०३०४५७	नागरिकता प्रतिलिपी	१०६
३०	का.स.	भिमा शर्मा	९८६८२८९८६०	लेखा	३०३
३१	का.स.	पुनम पुन	९८६८०३६९३१	मुद्दा	१०९
३२	का.स.	राम किशुन धोवी	९८६४९५००३०	कर्मचारी प्रशासन	२०४
३३	का.स.	राधेश्याम कोरी	९८९६५६५०७२	माली	
३४	का.स.	पुष्पा थापा	९८४८०९७५३७	नयाँ नागरिकता	१०८
३५	क.अ.	सौरभ के.सी.	९८४०८०९१५९	राष्ट्रिय परिचय पत्र विवरण संकलन	
३६	क.अ.	सुनिल राना मगर	९८५८०७५४३८	राष्ट्रिय परिचय पत्र विवरण संकलन	
३७	का.स.	चक्र बहादुर कार्की	९८४०७२६७९९	राष्ट्रिय परिचय पत्र विवरण संकलन	
३८	का.स.	निराजन शर्मा	९८४९८०९६६८	राष्ट्रिय परिचय पत्र विवरण संकलन	

७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि :

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि	कैफियत
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	रु. १०१- को टिकट	प्रक्रिया पुगेकै दिन	
२	नागरिकताको प्रतिलिपि वितरण	रु. १३१- को टिकट	प्रक्रिया पुगेकै दिन	
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु. १०१- को टिकट	प्रक्रिया पुगेकै दिन	
४	राहदानी फाराम संकलन	२,५००१- नावालक (५ वर्ष) ५,०००१- साधारण १०,०००१- द्रुत	प्रक्रिया पुगेकै दिन	
५	द्रुत सेवा अभिलेख प्रमाणित	-	प्रक्रिया पुगेकै दिन	
६	राहदानी वितरण	-	तुरुन्त	
७	गुनासो वा ठाडो उजुरी	१०१-को टिकट	यथाशीघ्र	
८	नाम,थर उमेर आदि प्रमाणित	१०१-को टिकट	प्रक्रिया पुगेकै दिन	
९	नावालकको उमेर प्रमाणित	१०१- को टिकट	प्रक्रिया पुगेकै दिन	
१०	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	१०१- को टिकट	प्रक्रिया पुगेकै दिन	

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि	कैफियत
११	संस्था दर्ता	१,०००।-	प्रक्रिया पुगेकै दिन	
१२	संस्था नवीकरण	५००।-	प्रक्रिया पुगेकै दिन	
१३	संस्थाको विधान संशोधन	१०।- को टिकट	प्रक्रिया पुगेकै दिन	
१४	जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति	१०।- को टिकट	प्रक्रिया पुगेकै दिन	
१५	दलित, आदिवासी/जनजाती सिफारिस	१०।- को टिकट	प्रक्रिया पुगेकै दिन	
१६	पत्रपत्रिका दर्ता	दैनिक १,०००।- साप्ताहिक ५००।- पाक्षिक ३००।- मासिक २००।-	प्रक्रिया पुगेकै दिन	
१७	छापाखाना दर्ता	१,०००।-	प्रक्रिया पुगेकै दिन	
१८	हातहतियार नामसारी	१,०००।-	प्रक्रिया पुगेकै दिन	
१९	हा.ह. जिल्ला भित्रको नवीकरण	१५००।-	प्रक्रिया पुगेकै दिन	
२०	हा.ह. नेपाल भरिको नवीकरण (हा.ह.को किसिम अनुसार)	-	प्रक्रिया पुगेकै दिन	
२१	नाम,थर जन्म मिति संशोधन	१०।- को टिकट	प्रक्रिया पुगेकै दिन	
२२	जातिय प्रमाणित	१०।-को टिकट	प्रक्रिया पुगेकै दिन	
२३	सार्वजनिक अपराध सम्बन्धी मुद्दा		कानून बमोजिम	
२४	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	१०।- को टिकट	यथाशिघ्र	
२५	अन्य मुद्दा	१०।- को टिकट	यथाशिघ्र	
२६	विष्फोटक पदार्थ ईज्जात- पत्र	-	यथाशिघ्र	
२७	विष्फोटक पदार्थ ईज्जात- पत्र नवीकरण	रु.५०।-	प्रक्रिया पुगेकै दिन	

साथै अन्य शुल्क/दस्तुर नागरिक बडापत्रमा उल्लेख भए बमोजिम हुने ।

८. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

क) निर्णय गर्ने प्रक्रिया : सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम ।

ख) निर्णय गर्ने अधिकारी :

- प्रमुख जिल्ला अधिकारी ।
- सहायक प्रमुख जिल्ला अधिकारी: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम

९. निर्णय उपर उजुरी सुन्ने अधिकारी : प्रमुख जिल्ला अधिकारी ।

ग. सूचना अधिकारी र प्रमुखको नाम र पद :

कार्यालय प्रमुख :

नाम : सूर्य बहादुर खत्री
पद : प्रमुख जिल्ला अधिकारी
सम्पर्क न. : ९८५८०२७७७७

घ. सूचना अधिकारी :

नाम : दीर्घराज उपाध्याय
पद : सहायक प्रमुख जिल्ला अधिकारी
सम्पर्क न. : ९८५८०७०९८८
इमेल : deergharaj@gmail.com

१०. सम्पादन गरेको मुख्य मुख्य कामको विवरण : (२०७८ श्रावण १

देखि असोज मसान्त सम्म)

१०.१ सेवाप्रवाह सम्बन्धी विवरण

सि.नं.	सम्पादन गरेको काम	कामको परिमाण	कैफियत
१	वंशजको आधारमा नागरिकता वितरण	३४१०	
२	वैवाहिक अंगीकृत नागरिकता वितरण	३३५	
३	अंगीकृत नागरिकता वितरण	५	
४	नागरिकताको प्रतिलिपि वितरण	२०७१	
५	राहदानी सिफारिस	११५३	
६	द्रुत राहदानी सिफारिस	३१८	
७	गुनासो तथा ठाडो उजुरी दर्ता	३१०	
८	गुनासो तथा ठाडो उजुरी फछौट	२७८	
९	नाम, थर, उमेर आदि प्रमाणित	१०६	
१०	नाबालक परिचयपत्र वितरण	२२	
११	संस्था दर्ता	१९	
१२	संस्था नवीकरण	८१	
१३	पत्रपत्रिका दर्ता	१	
१४	हातहतियार नामसारी	४	
१५	हातहतियार नविकरण	११३	
१६	दलित, आदिवासी/जनजाती तथा अन्य सिफारिस/ प्रमाणित	४५४	
१७	अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता	१३८	
१८	अभद्र व्यवहार सम्बन्धी मुद्दा फछौट	९४	
१९	बजार अनुगमन	६३	
२०	जिल्ला सुरक्षा समितिको बैठक	१०	
२१	जिल्ला कोभिड-१९ संकट व्यवस्थापनको बैठक	४	
२२	सर्व पक्षिय बैठक	४	
२३	सूचना अधिकारीहरुको बैठक	१	
२४	कार्यालय प्रमुख बैठक	३	
२५	सीमा सुरक्षा बैठक	-	

सि.नं.	सम्पादन गरेको काम	कामको परिमाण	कैफियत
२६	धार्मिक सद्भाव बैठक	४	

१०.२ शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी कार्यहरू

क. **Crime mapping** सहितको एकिकृत रणनीतिक सुरक्षा योजना २०७८ तर्जुमा तथा कार्यान्वयन; विगत ३ आर्थिक वर्षमा यस जिल्लामा घटेका सबै अपराधहरूको Nature, Trend र Frequency का आधारमा विश्लेषण गरी अपराधको सघनता पहिचान गरिएको छ । सोही अनुसार सबै सुरक्षा निकायहरूको समन्वय र सहकार्यमा एकिकृत सुरक्षा रणनीति अवलम्बन गरी समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रणका कार्यहरू सञ्चालन गर्ने गरी उक्त योजना तर्जुमा गरिएको र प्रभावकारी रूपमा कार्यान्वयन गरिदै आएको छ ।

ख. जिल्ला सुरक्षा समितिको बैठक सञ्चालन

यस अवधिमा ४ पटक जिल्ला सुरक्षा समितिको बैठक बसी शान्ति सुरक्षा र अपराध नियन्त्रणका विविध विषयहरूमा छलफल गरी निर्णय भएअनुसार कार्यान्वयन हुदै आएको छ ।

ग. सूचना विश्लेषण ईकाई गठन तथा परिचालन

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको संयोजकत्वमा सबै सुरक्षा निकायका अधिकृत कर्मचारीहरू सदस्य रहने गरी सूचना विश्लेषण ईकाई गठन भई सूचना संकलन, विश्लेषणको कार्य भैरहेको छ । सोही अनुसार विभिन्न सुरक्षा कार्वाहीहरू समेत सञ्चालन भैरहेको छ ।

१०.३ विपद् व्यवस्थापन सम्बन्धी कार्यहरू

क. विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तर्जुमा, प्रकाशन तथा कार्यान्वयन

विगत ३ वर्ष देखि घटेका विपद् घटनाहरूको विश्लेषण गरी विपद् जोखिमको वास्तविक अवस्था पहिचान गरिएको छ । जस अनुसार पूर्वतयारी प्रतिकार्य तथा तत्कालिन पुनर्लाभ सम्मका कार्यहरू सम्पादन गर्ने गरी जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार यस योजना तर्जुमा तथा प्रकाशन गरी यसै अनुसार समग्र विपद् व्यवस्थापन कार्य भैरहेको छ ।। (विस्तृत योजना www.daobanke.moha.gov.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ ।)

ख. जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सञ्चालन

विपद् व्यवस्थापन, राहत वितरण लगायतका विषयहरूमा छलफल गरी निर्णय गर्न यस अवधिमा १ पटक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सञ्चालन भएको छ । त्यस्तै गरी COVID-19 को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापन गर्न यस अवधिमा ४ पटक DCCMC बैठक सञ्चालन गरिएको छ ।

१०.४ सुशासन सम्बन्धी कार्यहरू

क. जिल्ला प्रशासन वार्षिक कार्ययोजना २०७८

गृह सचिव र प्रमुख जिल्ला अधिकारी बीच भएको कार्यसम्पादन सम्झौता अनुसार सम्पादन गर्नुपर्ने तथा जिल्लागत वस्तुस्थिति समेतका आधारमा सम्पादन गर्नुपर्ने विषयहरू समावेश गरी जिल्ला प्रशासन वार्षिक कार्ययोजना तर्जुमा गरी समग्र क्रियाकलापहरू यसै कार्ययोजना अनुसार आवद्ध गरिएको छ ।

Mobile Charging Station: सेवाग्राहीहरूको प्रयोगको लागि नेपाल टेलिकम सँगको समन्वयमा १ थान Mobile Charging Station व्यवस्था गरिएको छ । आगामी दिनमा सेवाग्राहीको उच्च चाप भएका कार्यालयमा समेत यस प्रकारको सुविधा उपलब्ध गराउन नेपाल टेलिकम सँग अनुरोध गरिएको छ ।

डिजिटल सार्वजनिक सेवा वडापत्रको व्यवस्था : कार्यालयबाट प्रदान गरिने सेवा, लाग्ने दस्तुर, सम्बन्धित फाँट तथा कोठा नम्बर, जिम्मेवार कर्मचारी, गुनासो सुन्ने अधिकार लगायतको जानकारी सहितको डिजिटल सार्वजनिक सेवा वडापत्रको व्यवस्था गरिएको छ ।

नागरिक सहायता कक्षको व्यवस्था : कार्यालयमा आउने सेवाग्राहीहरूलाई कार्यालयबाट प्रदान गरिने सेवा, लाग्ने दस्तुर, सम्बन्धित फाँट र कोठा नम्बर, जिम्मेवार कर्मचारी आदिको जानकारी प्रदान गर्ने, अशक्त अपाङ्गहरूलाई सेवा प्रवाहमा सहयोग गर्ने तथा सेवाग्राहीका तर्फबाट स्वयम् निवेदन लेखिदिने व्यवस्था सहितको नागरिक सहायता कक्षको व्यवस्था गरिएको ।

गुनासो पेटिकाको व्यवस्था : कार्यालयको सेवा प्रवाहको सम्बन्धमा गुनासो गर्ने निकाय वा पदाधिकारी समक्ष सोझै गुनासो गर्न नसक्ने वा नचाहनेहरूका लागि गुनासो पेटिकाको व्यवस्था गरी गुनासो सुनुवाई र व्यवस्थापनको प्रबन्ध मिलाईएको ।

ख. प्र.जि.अ. र स.प्र.जि.अ. तथा प्र.अ.हरूसंग कार्यसम्पादन सम्झौता तथा कार्य विवरण

जिल्ला प्रशासन सुधार कार्ययोजना लगायत कार्यालयबाट जारी गरिएका सबै योजना तथा कार्यजिम्मेवारी अनुसार सम्पादन गर्नुपर्ने कार्यहरू व्यावसायिक, गुणस्तरीय रूपमा सम्पादन गर्नका लागि प्र.जि.अ. र स.प्र.जि.अ. तथा प्र.अ.हरूसंग कार्यसम्पादन सम्झौता गरिएको छ ।

ग. अपाङ्गमैत्री कार्यालय संरचना : कार्यालयको मुख्य प्रशासनिक भवनको भुईतलालाई अपाङ्गमैत्री हुने गरी बनाइएको र कार्य सञ्चालन समेत सोही अनुसार हुने गरी व्यवस्था गरिएको छ ।

१०.५ उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरू

क. बजार अनुगमन तथा सुरपरीवेक्षण

बजारको अनुगमन तथा COVID-19 को सन्दर्भमा जनस्वास्थ्य मापदण्ड पालना सम्बन्धमा २८ पटक जिल्लामा बजार क्षेत्रको अनुगमन गरिएको छ । स्थानीय तह, विषयगत कार्यालयहरू सहितको अनुगमन टोली मार्फत नियमित रूपमा बजार अनुगमन भइरहेको ।

ख. विभिन्न मितिमा गैर कानूनी रूपमा व्यापार संचालन गरेका व्यवसायीहरूलाई रु. ५,८०,०००।- नगद जरिवाना गरिएको ।

१०.६ सूचनाको हक कार्यान्वयन सम्बन्धी कार्यहरू

क. सूचना अधिकारीको लागि छुट्टै मोबाईल नम्बर

सूचना अधिकारीहरूसंग आम नागरिकहरूको सहज पहुँच स्थापित गर्ने तथा कार्यालयको संस्थागत स्मरण कायम गर्ने गराउने उद्देश्यले सबै सरकारी कार्यालयहरूका सूचना अधिकारीहरूको लागि छुट्टै मोबाईल नम्बर उपलब्ध गराउन निर्देशन गरिएको छ ।

ख. Proactive Disclosure प्रकाशन

सबै सरकारी निकायहरूबाट नियमित रूपमा Proactive Disclosure गर्ने गरी अनुरोध निर्देशन गरिएको छ ।

ग. नियमानुसार सूचना उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध

स्थानीय तहहरूबाट माग भए अनुसारको सूचना प्राप्त नभएको भनि गुनासो पर्न आएकोले सबै स्थानीय तहलाई सूचनाको हक सम्बन्धि ऐन अनुसार सूचना दिन सकिने सूचनाहरू तत्काल उपलब्ध गराउन लिखित अनुरोध गरिएको छ ।

घ. कार्यालयको वेब साईट तथा फेसबुक नियमित अद्यावधिक

कार्यालयका समग्र गतिविधि तथा दस्तावेजहरू तत्कालै कार्यालयको वेब साईट तथा फेसबुकमा राखी नियमित अद्यावधिक गर्ने गरिएको छ । माथि उल्लेख भएअनुसारका सबै दस्तावेजहरू यस कार्यालयको वेब साईटमा उपलब्ध छ ।

१०.७ अन्य

- क) कार्यालय परिसरमा सेवाग्राही प्रतिक्षा/विश्राम कक्ष निर्माण तथा कार्यालय परिसर सौन्दर्यकरण
सेवाग्राहीलाई सेवा लिन आउँदा प्रतिक्षा गर्न वातानुकुलीत सेवाग्राही प्रतिक्षालयको निर्माण यस
तीन महिनाको अवधिमा गरिएको छ । साथै कार्यालयको कम्पाउण्डमा गार्डेन ब्लक बिछ्याई
कम्पाउण्डमा विभिन्न फूलहरू तथा पानी पोखरी सहितको आकर्षक बगैचा निर्माण समेत
गरिएको छ ।
- ख) आइसोलेसन अस्पतालको निर्माण र संचालन
यस कार्यालयको नेतृत्व र समन्वयमा ४७० बेड क्षमताको आइसोलेसन अस्पतालको निर्माण गरि
संचालनमा ल्याइएको ।
- ग) पार्किङ स्थल निर्माण
यस परिसर भित्र ३ वटा व्यवस्थित पार्किङ स्थलहरू निर्माण गरिएको ।
- घ) कार्यालय परिसरमा रहेको पोखरीको सरसफाई तथा सौन्दर्यकरण
- ङ) वैदेशिक रोजगार परामर्श केन्द्रको स्थापना र संचालन

११. सम्बन्धित ऐन, नियम, विनियम वा निर्देशिकाहरू : यस कार्यालयको
वेबसाइट www.daobanke.moha.gov.np मा हेर्न सकिने छ ।

**१२. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक
विवरण**

क. आम्दानीको विवरण

सि.नं.	आम्दानीको स्रोत (राजस्व)	रकम	कैफियत
१	परीक्षा शुल्क	-	
२	राहदानी शुल्क	७६,८३,१००	
३	कम्पनि रजिष्ट्रेशन शुल्क (संस्था दर्ता तथा नविकरण)	२,००,३५०	
४	हात हतियार ईजाजतपत्र नविकरण	१,८१,८२५	
५	न्यायिक दस्तुर	२,००,०००	
६	अन्य प्रशासनिक सेवा शुल्क	६१,२००	
७	प्रशासनिक दण्ड/जरिवाना/जफत	१,२५,०००	
	जम्मा	८४,५१,४७५	

ख. धरौटीको विवरण

सि.नं.	शिर्षक	रकम (२०७८ श्रावण देखि असोज मसान्त सम्म)	कैफियत
१	सार्वजनिक अपराध (जम्मा)	१७,५४,३००।-	
२	सार्वजनिक अपराध (फिर्ता)	-	
सदर स्याहा		-	

ग. खर्चको विवरण

सि.नं.	शिर्षक	रकम	कैफियत
१	चालु खर्च (३१४९२०११३)	६४,४८,३३३।-	
	राष्ट्रिय परिचय पत्र (३१४०१०११३)	२,२५,६००।-	
२	पूजीगत खर्च (३१४९२०११४)	-	
३	कार्यसञ्चालन कोष (विविध) संघ	५,००,०००।-	विपद खर्च पेस्की
	कार्यसञ्चालन कोष (विविध) प्रदेश/स्थानीय तह	-	
जम्मा		७१,७३,९३३।-	

१३. अन्य विवरण :

१४.१ वेब साईट को विवरण : www.daobanke.moha.gov.np

१४.२ सूचना अधिकारीहरुको विवरण : यस जिल्लाका सबै सरकारी तथा सार्वजनिक निकायका सूचना अधिकारीहरुको सम्पर्क विवरण जिल्ला प्रशासन कार्यालयको Website मा राखिएको छ ।

विस्तृत विवरण <https://daobanke.moha.gov.np> मा हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।



नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बाँके ।

फोन नं: +977-081-530188 (C.D.O.), (C.D.O. Mobile No. +977-9858027777),

(A.C.D.O. Mobile No. +977-9858020188 & +977-9858070188)

फ्याक्स नं. : +977-081-520676

इमेल : cdonpj@gmail.com

: daobanke@moha.gov.np

वेबसाइट : <http://daobanke.moha.gov.np/>

Facebook : <https://www.facebook.com/daobanke>

Twitter : <https://twitter.com/daobanke>